

१५. माया-मित्रता संहारक

सरलता आत्माको भूषण हो । भगवान् महावीरले भन्नुभयो- 'सोही उज्जय भुयस्स धर्म्मो सुदधस्य चिद्ठह ।' अर्थात् सत्यबाट शुद्ध बनेको सरल आत्मामा नै धर्म बस्दछ । सरलतालाई नष्ट गर्ने मानको नामम हो- माया । छलकपट आदिलाई माया भनिन्छ । मायाको अर्थ हो- हाम्रो मन-वचन शरीरले अलग-अलग कार्य गर्नु । मायाचारी व्यक्तिले मनमा जे सोच्छ, वचनले भन्दैन । शरीरले अलग-अलग काम गर्नु मायाचार हो ।

यो खाराव प्रवृत्ति जब हामीमित्र आउँछ, तब व्यक्ति अरूलाई बैवकूफ बनाउने प्रयास गर्दछ । जुन प्रकारले चलचित्रमा रामको अभिनय गर्ने व्यक्तिले रामको संवाद बोल्दैछ, तर मनबाट ऊ राम हुँदैन । त्यस्तै मायाचारी व्यक्ति मनबाट अर्कै हुन्छ र शरीरबाट अर्कै । मन, वचन र कमंबाट अलग-अलग कार्य गर्दछ ।

तीर्थकर महावीरले भन्नुभयो- माया मित्राणी अर्थात् माया मित्रताको विनाश गर्दछ । परस्पर दुई हृदयको बीच कपट र धूर्ता कैचीको कार्य गर्दछ । विश्वासमाधि चोट पुऱ्याउने र आत्मालाई अशुद्ध पार्दछ । जीवनमा कपट, धोखाघडी, बैझमानी, हेराफेरी आदि गर्दै नीच गोत्रमा बाँधिन्छ । पहिला गरिएको पुण्यका कारण चालबाजी सफल किन नहोस् तर भविष्यमा भयंकर परिणाम लिएर आउनेछ । यसकारण कहिले पनि कपटको सहारा लिनुहुँदैन । मायावी व्यक्ति जतिसुकै धार्मिक कियाकलाप गरोस्, सरलता र शुद्धताको अभावमा सबै निरर्थक सिद्ध हुन्छ । किनभने मायाले हृदयको सरलतालाई नष्ट गर्दछ, र कुटिलतालाई आमन्वण गर्दछ । जहाँ हृदयमा कुटिलता आउँछ, त्यहाँ अन्य सद्गुणहरू हराउँछ । सरलता जीवनको गहना हो । सरल हृदयमा धर्मको वास हुन्छ । जसको आत्मा शुद्ध हुन्छ, त्यसैले धर्म साधनापथमा प्रगति गर्न सक्दछ । सरलताबाट जीवनमा सरलताको स्पर्श गर्दछ र शुद्धताबाट आत्माको बन्धनबाट मुक्ति मिल्छ । यसकारण वक्ता, कुटिलता, धूर्ता आदि अवगुणहरूबाट टाढै रहनुपर्दछ ।

धूम्रताल वीरोद्धवात् उनानो अनन्द उपराम वात् ब्रह्मत ये परिपाल
भयी उनकी प्रस जन् ।

१६. मान-सम्मान

मामा देष्टु उपराम ये पनि उनकी महानता खोसेर उनलाई व्यक्तिल
हाम्रा आत्माका चार शत्रु छन् । उनीहरूको नाम हो- क्रोध, मान,
माया र लोभ । यसमा मानलाई सम्मान भने गरिन्छ । मानी व्यक्तिलाई
समाजले स्वीकार गर्ने गरेको छ । पूर्वजन्मको पुण्यबाट नै व्यक्तिले पद र
प्रतिभा प्राप्त गर्दछ । उनीहरूका सबै कार्य सम्पन्न पनि हुन्छन् ।

समाजमा जहाँ गए पनि सम्मान प्राप्त गर्दछन् । समाजबाट प्राप्त
सम्मानलाई खुसी भएर हर्षपूर्वक स्वीकार गर्दछन् । सम्मानित व्यक्ति समाजमा
सम्मानित हुन्छन् । आज हाम्रो कर्मले क्रोधपत्र, मायापत्र, लोभपत्र कसैलाई
प्रदान गरिएन । यस्ता पत्र कसैले स्वीकार पनि गर्दैन । किनभने कुनै पनि
व्यक्ति आफूलाई रिसाहा, लोभी र कामी बनाउन चाहैदैन । यो मान-
सम्मानको जालो हो, जुन व्यक्तिको अन्तरमनमा भित्र-भित्र रिएको हुन्छ ।

मानिसहरू पनि त्यसैलाई सम्मानित गरेर उसको हृदयमा रहेको
मानलाई पोषण गर्ने गर्दछ । सम्मानित व्यक्ति आफूलाई गौरवशाली ठान्ने
गर्दछ । तर, भगवान् महावीरको भनाइ छ- जबसम्म बाहिरी मान-सम्मानको
चाहना तिमो मनभित्र हुन्छ, तबसम्म भागवत सत्ता प्राप्तिको मार्गमा प्रवेश
हुन सक्दैन । सम्पूर्णरूपले मान-सम्मान प्राप्तिको लालसाबाट विमुख हुनु नै
पूर्ण ज्ञान प्राप्त हुनु हो ।

बाहुबलीले भरत चक्रवर्तीलाई युद्धेत्रमा पराजित गच्यो । तर,
सम्मानको एक सानो भिल्कोले उनलाई ज्ञान प्राप्तिमा बाधा पुऱ्यायो । मानी
व्यक्ति सधै हातीमाथि सवारी चलाइरहेको हुन्छ ।

व्यक्तिले सम्पूर्ण भावनाहरू छोड्न सक्दछ, तर सम्मानको चिंगारी
हृदयमा दबाइराख्दछ, जब व्यक्तिको मान-सम्मान हुन्छ । यसको अभिप्राय यो
हो कि हाम्रो मानरूपी विचारमाथि दृष्टिपात भइराखेको छ । यो सम्मानले
जीवात्मालाई पतनको मार्गमा डोन्याइरहेको छ । उसले कहिलेकाहीं अरूलाई
अपमान गर्न पछि पर्दैन । अगाडि आएकालाई अपेक्षापूर्वक हेर्न सुरू गर्दछ ।
यसबाट जीवात्मा पापकर्ममा बाधिन सुरू हुन्छ । पहिला गरिएका पुण्यकर्मलाई
हटाउन थाल्दछ । अतः यसबाट बच्नु जरूरी छ ।

माणि-माला ३०
१५. भारत-गिरियां सहारक

जन्म धर्म वह मात्र छिक्कान्दा । जल जल मात्र ज्ञानान्दा । जीव
जीवनों द्वारा । जलजल तेव जागरणान्दा । जन्मजीवनों ज्ञानान्दा
धर्मधर्मों द्वारा । जलजल तेव ज्ञानान्दा । जन्मजीवनों जीवनों
१७. नरकको द्वार : माया

हाम्रो जीवन सद्गुणहरूले भरिएको छ । यदि यी सद्गुणहरूमा ममता
रे आशक्ति आउँछ, भने सारा जीवनका सद्गुणहरू समाप्त हुन्छ । जस्तो
प्रकारले दूधले भरिएको भागमा कागतीको थोपा मात्रले दूध बिग्रन्छ । त्यस्तै
प्रकारले ममताको थोरै भागले पनि सद्गुणलाई सखाप पार्ने क्षमता राख्दछ ।

आजकल धनले मायाको रूप लिएको छ । यस संसारमा धनका
कारण बाबु-छोरामा, भाइ-भाइमा, आमा-छोरीमा, भाइ-बहिनीको सम्बन्धमा
पर्खाल खडा गरेको छ । संसारमा चारैतिर माया र धनको खेल भइरहेको छ ।
माया छैन त उचित शिक्षा हुँदैन, राम्रो खानपान हुँदैन, रहनसहन हुँदैन,
सामाजिक प्रतिष्ठा हुँदैन, जहाँ हेत्यो जनताले माया नै मायाको जालो
देखिन्छ । आज धन नै ईश्वर बनेको छ । धन नै धर्म भएको छ, धन नै आमा-
बाबु बन्न पुगेको छ । जहाँ धनको महत्व प्रमुख बन्न पुग्छ ।

माया यस्तो जाल हो, जहाँ मानिस फँस्दछ । मायाले मानिस बाहिर अर्को
र भित्र अरू नै हुन्छ । बगुला हाँसजस्तो सेतो देखिन्छ तर भित्र उ कालो हुन्छ ।
एउटा खुद्दा उचालेर पानीनेर उभिएको हुन्छ, मानौं तपस्या गरिरहेको छ, तर
पानीमा माछा पौडनासाथ आफ्ना मुखको टुप्पाले उसलाई समात्छ । ज्ञानीहरू
भन्दछन्- यसैको नाम माया हो । मुखले राम्रो बन्नु तर भित्र विष राख्नु ।

महाभारतको रणभूमिमा युधिष्ठिर र द्रोणाचार्यको युद्ध चलिरहेको
थियो । श्रीकृष्णको सल्लाहमा धर्मराज युधिष्ठिरले अश्वत्थामा मन्यो भन्ने
शब्दले द्रोणाचार्य सोधदछन्- युधिष्ठिर साँचो-साँचो कुरा बताऊ । तब
युधिष्ठिर भन्दछन्-

‘अश्वत्थामा हतोहतः नरो वा कुजरा वा ।’

धर्मराज युधिष्ठिरद्वारा सानो असत्य कपटपूर्ण कुरा बोल्दा यो परिणाम भयो, उनको रथ जुन ४ अंगुल माथि दौडन्यो, जमिनको लेवलमा आइपुग्यो ।

माया श्रेष्ठ व्यक्तिसँग पनि उसको महानता खोसेर उसलाई धरातल अथवा रसातलमा पुच्याइदिन्छ । यसकारण भनिएको छ-

‘माया करण्डी, नरकस्य हण्डी

तयो विखण्डी, सुकृतस्य भण्डी ।’

अर्थात् माया तपलाई खण्डन गर्न सक्ने, समस्त सत्कर्महरूलाई नष्ट गर्न सक्ने नरकको मार्ग देखाउने शक्ति हो ।

मायाचारी व्यक्तिलाई कसैले पनि विश्वास गर्दैनन् । कपटी व्यक्तिलाई कसैले पनि रुचाउदैन । कपटीले कसैलाई पनि आफूतिर आर्कषित गर्न सक्दैन । प्रायः व्यक्ति अरुका लागि राम्रो बन्न नाटक गर्दछ । उसले सम्भन्ध- मैले अगाडिको मान्छेलाई ठगें । उसलाई धोका दिएँ । उसको आँखामा पर्दा हालें तर यो खेल धेरै समयसम्म चल्दैन, पर्दा अवश्य उठनेछ ।

माया एउटा तिखो काँडा हो, जसले हाम्रो आत्मालाई सताइरहन्छ, जस्तो प्रकारले कपासको बोरामा सल्केको सानो आगोले सबै जलाउँछ । त्यसैगरी एउटा मायाको कार्यले हाम्रो सद्गुणहरूलाई नष्ट पार्दछ । अतः मायाबाट बच्नुपर्दछ ।

मानवीय रूप स्वरूप अनुदान करता है जिसे आहुति कहते हैं।
अनुदान मानवीय अनुदान भी है लेकिन इसके बहुत ज्यादा अनुदान
आहुति अनुदान अनुदान अनुदान अनुदान अनुदान अनुदान अनुदान

१८. अरुको साहारा बन

असहाय, कमजोर व्यक्तिप्रति गणिको दुर्व्यवहारले मान्देलाई महापापको भागी बनाउँछ । तब उसले धर्मलाई धेरै टाढा राख्दछ । जब व्यक्तिसँग पैसा हुन्छ, तब सबै कुरा उसको साथ हुन्छ । राज्य पनि उसको, समाज पनि उसको । गरिब व्यक्तिप्रति छलकपट, वेइमानी गर्दै उसले यो भुल्दछ कि जुन परमात्मा तिम्रो हो, त्यो परमात्मा गरिबको पनि हो । परमात्मा सबैको हो भनिएको छ- ‘आत्मा नै परमात्मा हो ।’ जब तिमीले परमात्मलाई भित्र स्थान दिएर राखेका छौं भने पाप किन गर्दछौं ? जब परमात्मा तिमी भित्र छ, भने परमात्माको आँखामा धुलो हाल्ने काम किन गर्दछौं ? स्मरण गर, तपाईंको आत्मा तपाईंको असल र खराब कर्मका साक्षी हुन् ।

यदि हामी कसैलाई ठग्ने या धोका दिने सोचमा छौं भने हामी आफैलाई ठग्दैछौं । व्यक्ति सम्फन्च्छ- मैले अरुलाई जालमा फसाएँ, भगवान भन्नु हुन्छ- तिमीले कसैलाई फँसाउन सक्दैनौं, सिवाय आफूबाहेक ।

मानिसहरू स-साना कुराहरू चोर्ने गर्दैन् । त्यसपछि उसले जितिसुकै दान पुण्य गरे पनि मनमा चोरीको डर हट्दैन । यदि भावना पवित्र भएन भने लाखौं रूपैयां दान दिँदा पनि त्यो दान बन्दैन ।

ठुलो तपस्याले ८४ लाख जुनी चहारै यो अनमोल मानव जीवन मिलेको छ । अरुलाई धोका दिएर जीवन व्यर्थ गुमाउनुहुदैन । दीन-दुःखीहरूलाई दुःख दिनुहुदैन । जहाँसम्म हुनसक्छ, शरीरबाट दीन-दुःखीको सेवा गर्नुपर्छ । भोकाएकालाई भोजन, तिर्खाएकालाई पानी, नांगालाई वस्त्र दिएर पुण्यको भागी बन्नुपर्छ । अपांग र अशक्तहरूलाई सही बाटो देखाएर उनीहरूको समस्यालाई कम गर्ने प्रयास गर्नुपर्छ । वृद्धावृद्धी तथा रोगीहरूको सेवा गरेर यस मानव शरीरलाई सार्थक बनाउने प्रयास गर्नुपर्छ ।